

THE BIHAR LEGISLATIVE ASSEMBLY DEBATES.

The 21st March, 1938.

Proceedings of the Bihar Legislative Assembly assembled under the provisions of the Government of India Act, 1935.

The Assembly met in the Assembly Chamber at Patna, on Monday, the 21st March, 1938 at 11-30 A.M., the Hon'ble the Speaker, Mr. Ramdayalu Sinha, in the Chair.

SHORT NOTICE QUESTION AND ANSWER.

1. Mr. BIRENDRA BAHADUR SINHA: (a) Will Government be pleased to state whether it is a fact that consequent upon, and immediately after, the resignation tendered by the Ministry, orders banning public meetings, processions and even hoisting of the national flag on private buildings, were promulgated by beat of drum in the Gaya town and elsewhere ?

(b) Is it a fact that some policemen, while promulgating orders in the town, asked people to put down national flags from private buildings on pain of prosecution ?

(c) What was the special occasion for taking recourse to this sort of things in the early part of February last ?

(d) Have Government considered, whether the hoisting of the national flag on private buildings has anything to do with public peace and tranquillity and if so, with what results ?

(e) Was the order issued under section 30 of the Police Act ?

(f) Has it been examined, whether section 30 of the Act contemplates permission for the hoisting of such flag on private buildings and if so, with what results ?

(g) Did the hoisting of the national flag over private buildings ever require permission from local authorities ?

(h) Have District Executives been empowered to order withdrawal of national flags from private buildings, if so, under what order ?

(i) Do Government propose to enquire into the matter thoroughly and take suitable action ?

make Bihar its home, but we have taken an important first steps in this direction we have established a colony in Bihar and that colony is growing and in course of time you will have a large number of Anglo-Indians who are, as I said the other day, sons of the soil of Bihar. I have made this observation, Sir, because I do not think my hon'ble friend did my community justice in this respect.

But the attitude of Government, as stated by my hon'ble friend, is an attitude of sympathy towards my community, that being so, Sir, I beg leave of the House to withdraw my motion.

The motion was, by leave of the Assembly, withdrawn.

RE-DIGGING AND TANKS IN THE DISTRICT OF PURNEA FOR IRRIGATIONAL AND OTHER PURPOSES.

Mr. MUHAMMAD FAZLUR RAHMAN : Sir, I beg to move.

That the provision of Rs.35,508 for "Ministers—voted" be reduced by Re. 1.

I have moved this motion, Sir, to discuss the necessity of clearing and re-digging big tanks situated in the district of Purnea for irrigational purposes, for providing drinking water for animals and for domestic purposes.

محترم صدر — یہ تو معلوم ہے کہ پورنیہ ضلع میں ترقینج سسٹم نہیں ہے۔ اور نہ کوئی دوسرا ذریعہ کھیت میں پانی پکانے کا ہے۔ مگر دیکھا جاتا ہے کہ تمباکو وغیرہ میں پانی پکانے سے پیداوار دو گونی ہو جاتی ہے اور گرمی کے زمانہ میں جب شدت کی گرمی پڑتی ہے تو پانی بغیر اکثر مریخی مر جاتے ہیں۔ اگلے زمانے میں جب ہندو مسلم سلطنت تھی تو ضرورت کے مطابق اکثر جگہ برابر قلاب کھودوا دیا گیا تھا جو ابھی تک موجود ہے جس سے غریب کاشتکار اور قلابوں سے اس پاس کے کھیتوں میں پانی پکا سکتے تھے اور اپنے اپنے مریخیوں کو پانی پلا سکتے تھے اور لوگ بھی پانی اپنے مصرف میں لاتے تھے لہذا گورنمنٹ سے گزارش ہے کہ کیا بہتر بھی پانی اپنے مصرف میں لائے تھے لہذا گورنمنٹ سے گزارش ہے کہ کیا بہتر ہوگا کہ وہ سب پرانے قلاب جو خراب حالت میں ہیں ان سب کو موجودہ مہربان گورنمنٹ کھودوا کر صاف کر دیتی تو غریب کاشتکار اپنے اپنے کھیتوں میں پانی پکا کر دو گونی فصل پیدا کرتے اور مریخیوں کو پانی پلا سکتے اور لوگ بھی پانی استعمال کر سکتے اس سے بہت بہائی اور فائدہ ہوگا۔

Mr. ZEAUR RAHMAN:

جناب صدر — زلزلہ کے بعد ہمارے پورنیدہ ضلع میں ایک عجیب انقلاب ہو گیا۔ جتنی چھوٹی ندیاں تھیں یا پراپریت ہوئے تھے وہ سب کے سب خشک ہوئے۔ ان کی زمینیں ارنچی ہو گئیں۔ موشیروں کے لئے پانی کی اس قدر تکلیف ہو گئی ہے کہ ناقابل بیان ہے۔ دوسروں اور چار چار گوس تک پانی نہیں ملتا ہے۔ جہاں جہاں بڑی بڑی ندیاں ہیں وہاں لوگوں کو آرام ہے لیکن جہاں ایسی ندیاں نہیں ہیں وہاں کے لوگوں کی تکلیف بیان سے بھر ہے۔ غبار کو بھی پانی کی سخت تکلیف ہے۔ زلزلہ کے بعد جتنے پختہ رکچے کوئیں تھے وہ خراب حالت میں پڑے ہوئے ہیں اور ان سے پانی نہیں نکلتا۔ اور بجائے پانی کے وہ بالو سے بھرے ہوئے ہیں۔ اگر کچا کنواں بنوایا جاتا ہے تو چھ ماہ یا ایک سال سے زیادہ نہیں ٹھہرتا۔ اس سے لوگوں کو بہت زیادہ تکلیف ہے زمانہ کی حالت خراب ہونے سے ریلیف دینے کی ایسی تنگی ہے کہ غریب لوگ مجبور ہیں کہ اپنے پانی پینیکا اور موشی کے پانی پیا کر سامان کریں ہم امید کرتے ہیں کہ حکومت اس طرف خیال کرے گی۔

Mr. MUHAMMAD TAHIR: With your permission, Sir, I wish to move motion no. 68 which relates to the same subject.

Dr. Sir GANESH DUTTA SINGH: It is about rural uplift.

The Hon'ble the SPEAKER: That is a different subject, and that motion cannot be moved now.

Mr. BINODA NAND JHA:

सभापति महोदय, Irrigation Department के बारे में एक आनरेबल मिम्बर ने जो कट मोशन पेश किया है उसका जवाब देने में मुझे कुछ कठिनाई हो रही है। कट मोशन पेश कर उनका इरादा यह है कि पीने के पानी को पीने लायक बनाया जाय। मैं कहता हूँ कि इसमें कोई एक दिक्कत है। सब से पहली दिक्कत तो यह है कि बहुत से private तालाब हैं जो district board और local board के अन्दर नहीं हैं। इसके अलावा इसके मालिक और लोग भी होते हैं जिससे और भी बड़ी दिक्कत होती है। इन तालाबों (tanks) को acquire करने का इत्साम किया

जायगा। लेकिन फिलहाल यह नहीं हो सकता है, क्योंकि आप जानते हैं कि मौजूदा जो Local Self-Government Act है उसके मुताबिक आदमियों के लिए पीने के पानी का इस्तेमाल district board करता है, लेकिन और कामों के लिये वह अपने तदवील से रुपया नहीं दे सकता है। अभी और और कामों के लिये Minor Irrigation Bill बना कर कानून में तरसीम करनी है। इस तरह तालाब और चौरों को acquire करने का इस्तेमाल किया जायगा और इससे हम समझते हैं कि बहुत अच्छा काम होगा। लेकिन फिलहाल फौरन इसको नहीं किया जा सकता है, क्योंकि जितने तालाब और नदियां हैं वे सब वैज्ञानिक ढंग से नहीं बना गई हैं। किसी २ जगह में बहुत सी नदियां और तालाब हैं और बहुतसी जगहें ऐसी हैं जहां कोई भी नदी या तालाब नहीं है। तो इन सब तालाबों को public बनाने के इरादा से इन सब को acquire करना होगा और survey करना होगा। इन सब बातों के बाद यह देखा जायगा कि कौन तालाब public interest को मद्देनजर रख कर बनवाया गया है और कौन नहीं बनवाया गया है। अभी थोड़े दिनों में Minor Irrigation Bill आएगा जिससे आप का मतलब पूरा हो जायगा। गवर्नमेंट का इरादा है कि देहातों में पानी पीने का इस्तेमाल करे। गवर्नमेंट हर साल ज्यादा रुपया देती है और और भी ज्यादा देने को तैयार है।

Mr. MUHAMMAD FAZLUR RAHMAN: Sir, I beg leave of the House to withdraw my motion.

The motion was, by leave of the Assembly, withdrawn.

Expenses for the maintenance of chaukidars and dafadars on the Nepal borders and reduction in the number of chaukidars.

Mr. MUHAMMAD SHAFI: Sir, I beg to move :

That the provision of Rs. 35,508 for "Ministers—voted" be reduced by Re. 1.

The Hon'ble the SPEAKER: Mr. Shafi, would you like to move both your motions nos. 5 and 6 together, as they both concern "chaukidars"?